

सम्बत् २०७७ साल मङ्सिर १५ गते सोमबारबसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स.	मन्त्रालय	निर्णयको संक्षिप्त व्यहोरा
१.	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि मिति २०७७।९।१० बाट एक वर्षका लागि थप गर्ने।
२.	अर्थ मन्त्रालय	प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ४० मिलियन (करिब रु. ४ अर्ब ७७ करोड) बराबरको सहूलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन (करिब रु. १ अर्ब १९ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने।
३.	ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय	सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गत निर्माणाधीन १४.८ मेगावाट क्षमताको सान्जेन (माथिल्लो) तथा ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको लागि रसुवा जिल्लामा निर्माण हुने प्रशारण लाइनको राइट अफ वे को दायौं बायाँ ९/९ मिटरमा पर्ने निजी जग्गा लगायतका अन्य संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष र विद्युत विकास विभागका सि.डि.ई. श्री चिरञ्जीवि झालाई सदस्य तोक्ने।
४.	भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय	ईलाम जिल्ला साविक फुटुक र वाफुङ, साविक खान्द्रुङ र नामथलाका हाल इलाम नगरपालिकामा पर्ने बाहेकका क्षेत्रहरू र साविक साङरुम्बा गा.वि.स.का हाल इलाम नगरपालिकामा पर्ने बाहेकका क्षेत्रहरू मालपोत/नापी कार्यालय, ईलामको कार्यक्षेत्रबाट झिकी हालको सिंगो देउमाई नगरपालिका मालपोत/नापी कार्यालय मंगलबारे, ईलामको कार्यक्षेत्रमा समावेश गरी सो क्षेत्रका मोठश्रेष्ठा, फिल्डबुक लगायत मालपोत/नापी कार्यालय मंगलबारे, ईलामलाई हस्तान्तरण गरी सेवा संचालन गर्न स्वीकृति दिने।
५.	भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	सवारी चालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरूको जाँचपास र रुट ईजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्त भित्र परेमा ढीलो भएबापत/नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गर्ने गरी स्वीकृति दिने।
६.	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय	क. चालु आर्थिक वर्ष २०७७/७८ का लागि भक्तपुरको सानोठिमीस्थित बालसुधार गृह र सोको विस्तारित शाखाहरूको रूपमा रहेका कास्की, मोरङ तथा बाँकेस्थित बाल सुधार गृहहरूको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी न्यूनतम सुविधाविहिन बालबालिकाको लागि शैक्षिक कार्यक्रम (यूसेप नेपाल) सञ्चालन गर्न दिने। ख. आगामी आर्थिक वर्षदेखि भक्तपुरको सानोठिमीस्थित बालसुधार गृह र सोको विस्तारित शाखाहरूको रूपमा रहेका कास्की, मोरङ तथा बाँकेस्थित बाल सुधार गृहहरूको सञ्चालन र व्यवस्थापन सम्बन्धमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यक जनशक्ति र संगठन संरचनाको व्यवस्था गरी नेपाल सरकार आफैले सञ्चालन गर्ने।
७.	रक्षा मन्त्रालय	नेपाली सेनाका महासेनानी पुरुषोत्तम ढकाल, प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठ र प्राविधिक महासेनानी अच्युत प्रसाद अधिकारीको पदावधि थप गर्ने।

८.	वन तथा वातावरण मन्त्रालय	रोहिणी सिँचाइ आयोजनाको मूल नहर र सोलगायतका अन्य भौतिक संरचनाहरू निर्माण गरी उक्त सिँचाइ आयोजना सञ्चालन गर्न रुपन्देही जिल्लाको देवदह नगरपालिका-२ मा रहेको राष्ट्रिय वन क्षेत्रको ०.६८ हेक्टर जग्गा प्रयोग गर्न र तहाँ रहेका रुख/पोल बिरुवाहरूसमेत हटाउन स्वीकृति दिने।
९.	कृषि तथा पशुपन्छी विकास मन्त्रालय	खाद्य पदार्थको गुण, स्तर निर्धारण सम्बन्धी आदेश स्वीकृत गर्ने।
१०.	उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी (सुरक्षा तथा नियमन) आदेश, २०७७ स्वीकृत गर्ने।
११.	उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गर्ने।